



नेपाल गजेट

भाग २

नेपाल सरकारद्वारा प्रकाशित

खण्ड ५] काठमाडौं पौष ११ गते २०१२ साल [संख्या १७

कानून विभाग

श्री ५ महाजाधिराजबाट बनाइएको तब सेलिपको निमित्त ऐन
सर्वसाधारणको जानकारी हो निमित्त प्रकाशित गरिएको छ ।

२०१२ सालको ऐन नं. १४

स्वस्ति श्री गिरिजा चक्रचूडामणि नरनारायणेत्यादि विविधविस्तार
विराजमानमानोज्ञत ओजस्वी राजन्य प्रोज्ज्वल नेपालतारा उ०शमपट्ट अतुल
ज्योतिर्मय त्रिशक्तिपट्ट अतिप्रबलगोरखादक्षिणबाहु महाधिपति फिक्क प्रार्श्व १
सर्वोच्च दम्भाग्रह इनचीफ श्रीमन्महाराजाधिराज श्री श्री श्री महाराज महेंद्र
वीरविक्रम जङ्गबहादुर शाहबहादुर शमशेर जङ्गदेवानाम् सदा समरविजयिनाम् ।

[१७]

आधिकारिकता मुद्रण विभागबाट प्रकाशित गरिएको छ, मात्र लागु हुनेछ।

सामयिक (प्रोभिजनल) कर असूल गर्ने अधिकार दिने ऐन

सामयिक कर असूल गर्ने व्यवस्था गर्ने परेकोले श्री ५ महाराजाधिराजबाट यो ऐन बनाई जारी गरिबसेको छ ।

१. संक्षिप्त नामः— यो ऐनको नाम 'सामयिक कर असूल ऐन, २०१२' रहेको छ

२. परिभाषाः— यसमा —

(क) सूचित आदेश भन्नाले नेपाल गजेटमा प्रकाशित भएको आदेशलाई संझनुपर्छ ।

(ख) प्रकाशित भन्नाले नेपाल गजेटमा प्रकाशित भएको संझनुपर्छ ।

३. यस ऐन—अन्तर्गत सूचित आदेश गर्ने अधिकारः— सरकारको विचारमा भन्सार महसूल वा अन्तःशुल्क या अरु कुनै कर लगाउने बढाउने बारेको ऐन जारी गर्नपर्ने ठहर भयो र जनहितको लागी त्यस्तो भन्सार महसूल वा अन्तःशुल्क या अरु कुनै कर तुरुन्त लागुन वा बढाउन बान्झनीय छ भन्ने चिन्ता लागेमा सरकारले सूचित आदेशद्वारा लगाउन वा बढाउन सक्छ ।

४. यस ऐन—अन्तर्गत निकालिएको सूचित आदेशको बसरर अवधिः—

(१) यसरी निकालिएको सूचित आदेश सो सूचित आदेशमा तोक्रिएको मितिदेखि कानूनसरह हुनेछ ।

(२) सूचित आदेश यस ऐनबमोजिम देडाएका अवस्थामा कानूनसरह लागू हुनेछैन ।

[क] संशोधन भै वा नभै यस सूचित आदेशको बेहोरा कानून भनी लागू भएमा,

[ख] कानूनसरह लागू हुनेछैन भनी नेपाल गजेटमा सूचना द्वारा सरकारले निर्देश गरेमा.

आधिकारिक रूपमा प्रमाणित गरिएपछि मात्र लागू हुनेछ।

[ग] माथि [क] र [ख] बमोजिम नभएमा नेपाल गजेटमा प्रकाश भएको

६ छ महिना उपरित हुने वित्तिह,

५. सूचित आदेश लागू हुन छाडेपछि फिर्ता गर्नुपर्ने:- [१] ६ छ महिना अगाडी सूचित आदेश संशोधित भै कानूनको रूपमा परिणत भै आएमा सूचित आदेशमा तोकिएको भन्दा कानूनमा पर्न आएको दर बढी हुन गएमा बढी असुल हुन गएको प्रति फिर्ता गरिनेछ। केही भरी सूचित आदेशमा तोकिएको भन्दा कानूनमा पर्न आएको दर बढी हुन गएमा सो कानून लागू हुने मितिदेखि मात्र सो नयाँ दरबमोजिम असुल उपर गरिनेछ।

तर यो दफाबमोजिम फिर्ता गर्नुपर्ने कुनै भन्सार महसूल या अन्तःशुल्क या अरु कुनै करको दर दफा ३ बमोजिम लगाइएको कर र मासिक करको दरको तफावतभन्दा बढी हुन हुँदैन।

[२] दफा ४ को उपदफा [२] को [ख] वा [ग] बमोजिम सूचित आदेश ऐन सरह लागू नहुने भएको खण्डमा असुल गरिएको सबै कर महसूल अन्तःशुल्क फिर्ता गरिनेछ, जुन कर महसूल अन्तःशुल्क सूचित आदेश नभएको भए असुल गरिनेथिएन।

छिट्टाकरण:-

[क] सूचित आदेश निकाल्नु अगाडी १२ रुपैयाँ कर लागेको कलम सूचित आदेशले २० रुपैयाँको दरले उठाएकोमा पछि कानूनबाट १५ रुपैयाँ मात्र लिने लेखिएकोमा ५ रुपैयाँ फिर्ता दिनुपर्छ।

[ख] सूचित आदेश निकाल्नु अगाडी १२ रुपैयाँ कर लागेको कलम सूचित आदेशले २० रुपैयाँको दरले उठाएकोमा पछि कानूनबाट १० रुपैयाँ मात्र लिने लेखिएकोमा ८ रुपैयाँ फिर्ता दिनुपर्छ।

इति संवत् २०१२ साल कार्तिक १८ गते रोज १ शुभम् —————

अज्ञाते:-

राम बहादुर विष्ट सेक्रेटरी-कानून तथा संसदीय प्रबन्धविभाग

आधिकारिकता मुद्रण विभाग ~~प्राप्त~~ प्रमाणित गरिएपछि मात्र लागू हुनेछ।

मुद्रण विभाग, सिंहदरबार

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।